



श्रृजनशील लघुवित्त वित्तीय संस्था लि.

SHRIJANSHIL LAGHUBITTA BITTIYA SANSTHA Ltd.

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था)

Head Office: Golbazar MP-7, Choharwa (Siraha)
Tel: 033-401045, 401084
Email: info@shrijanshil.com.np
Website: www.shrijanshil.org

Interim Financial Statement

Condensed Statement of Financial Position As on Quarter Ended 31th Chaitra 2081

Amount in "000"		
Particulars	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and Cash Equivalent	229377.55	92688.01
Satutory Balances and due from Nepal Rastra Bank	14151.87	13845.78
Placement with Banks & Financial Institutions	0	
Derivative Financial Instruments	0	
Other Trading Assets	0	
Loan and Advances to MFIs & Cooperatives	0	
Loans and Advances to Customers	2668266.10	2193006.95
Investment Securities	24.88	25.05
Current Tax Assets	13067.09	15909.30
Investment in subsidiaries	0	
Investment in Associates	0	
Investment Property	0	
Property and Equipment	15411.86	14689.15
Goodwill and Intangible assets	123.34	58.19
Deferred Tax Assets	2174.48	2174.48
Other Assets	17098.12	9576.90
Total Assests	2959695.29	2341973.81
Liabilities		
Due to Bank and Financial Institutions		
Due to Nepal Rastra Bank		
Derivative Financial Instrument		
Deposits from Customers	815495.85	761835.87
Borrowing	1642749.88	1106893.34
Current Tax Liabilities	10156.92	6845.50
Provisions		
Deferred Tax Liabilities		
Other Liabilities	240028.68	239430.25
Debt Securities Issued		
Subordinated Liabilities		
Total liabilities	2708431.33	2115004.95
Equity		
Share capital	109375.00	109375.00
Share premium		
Retained earnings	29408.50	5709.03
Reserves	112480.46	111884.83
Total equity	251263.96	226968.86
Total Liabilities and Equity	2959695.29	2341973.81

Condensed Statement of Profit and Loss For the Quarter Ended 31th Chaitra 2081

Amount in "000"				
Particulars	Current Year		Corresponding Previous Year	
	This Quarter	Upto this Quarter (YDT)	This Quarter	Upto this Quarter (YDT)
Interest Income	75986.75	249435.15	88,479.29	233,932.61
Interest Expense	48972.06	142827.24	48,969.91	156,097.50
Net Interest Income	27014.69	106607.91	39509.38	77835.11
Fee and Commission Income	10406.24	22225.46	4,401.31	14,055.84
Fee and Commission Expense				
Net Fee and Commission Income	10406.24	22225.46	4401.31	14055.84
Net Interest, Fee and Commission Income	37420.93	128833.37	43910.69	91890.95
Net Trading Income				
Other Operating Income	(2936.85)	2149.35	47077.64	50853.76
Total Operating Income	34484.08	130982.72	90988.33	142744.71
Impairment charge/(reversal) for loans and other losses	3098.35	13853.14	(115,017.01)	27,008.00
Net Operating Income	31385.73	117129.58	206005.34	115736.71
Operating Expense				
Personnel Expenses	17724.79	62681.12	18,301.41	62,193.64
Other Operating Expenses	6187.33	19440.90	6,049.14	17,347.54
Depreciation & Amortization	394.32	1151.17	488.53	1383.82
Operating Profit	7079.29	33856.39	181166.26	34811.71
Non Operating Income				
Non Operating Expense				
Profit before Income Tax	7079.29	33856.39	181166.26	34811.71
Income Tax Expense				
Current Tax	2123.79	10156.92	10443.51	10443.51
Deferred Tax	0	0.00	0.00	0.00
Profit for the period	4955.50	23699.47	170722.75	24368.20

Condensed Statement of Comprehensive Income

Particulars	Current Year		Corresponding Previous Year	
	This Quarter	Upto this Quarter (YDT)	This Quarter	Upto this Quarter (YDT)
Profit for the period	4955.50	23699.47	170722.75	24368.20
Other Comprehensive income				
Total Comprehensive Income	4955.50	23699.47	170722.75	24368.20
Per share income				
Basic earnings per share		21.68		22.29
Annualized Basic earnings per share		28.91		29.73
Diluted earnings per share		28.91		29.73

Ratios as per NRB Directive

Particulars	Current Year		Corresponding Previous Year	
	This Quarter	Upto this Quarter (YDT)	This Quarter	Upto this Quarter (YDT)
Capital Fund to RWA		8.36%		11.49%
Non Performing Loan (NPL) to Total Loan		9.58%		7.36%
Total Loan Loss Provision to total NPL		78.01%		83.10%
Cost of Funds		7.96%		10.78%
Credit to Deposit and Borrowing Ratios		353.63%		282.11%
Base Rate		12.58%		14.78%
Interest Rate Spread		7.06%		4.43%

Condensed Statement of Profit and Loss For the Quarter Ended 31th Chaitra 2081

Amount in "000"	
Net Profit for the period end Quarter	23699.47
1. Appropriations	
1.1 Profit required to be appropriated to :	5213.88
a. General Reserve	4739.89
b. Capital Redemption Reserve	
c. Foreign Exchange Fluctuation Fund	
d. Corporate Social Responsibility	236.99
e. Employee Training Fund	
f. Client Protection Fund	236.99
g. Other	
1.2 Profit required to be transferred to Regulatory Reserve	
a. Transfer to Regulatory Reserve	
b. Trasnfer from Regulatory Reserve	
Net Profit for the period end available for distribution	18485.59

Notes:

- The above figure are subjects to change as per the direction of the regulators and external auditors.
- The interim financial statements have been prepared in accordance with Nepal Financial Reporting Staandard (NFRS) as issued by the accounting Standard Board, Nepal and the carve out issued by ICAN.
- Loan and advance to MFIs are presented as a net amount of impairment allowances and includes staff loans.
- The previous period's figures have been reclassified, restated, and corrected wherever necessary for comparability and consistent.
- The interim financial statement has been updated in <https://shrijanshil.org>.
- Personnel expenses includes staff bonus allocated as per rule.

Interest Rate

- | | |
|---------------------|--------------------------|
| 1. Deposit 7.5-12 % | 2. Loan and Advance 15 % |
|---------------------|--------------------------|

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित) आ.ब. २०८१/८२ को तेस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण

क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरु

ख) प्रमुख वित्तीय अनुपातहरु

प्रति शेयर आमदानी (वार्षिकिकरण)	मूल्य आमदानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तीको मूल्य	तरलता अनुपात
२८।९१	७४।४७	२२९।७३	३०६६।५९	२९।३१

२. व्यवस्थापकिय विश्लेषण:

क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आमदानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण:

यस वित्तीय संस्थाको कारोवारमा कोरोना महामारीको दीर्घकालिन प्रभाव, आर्थिक मन्दी, बजारमा देखिएको मुल्य वृद्धि र लघुवित्त विरुद्धको संघर्ष समितिका कारणका बाबजुद पनि संस्थाको कारोवार सुचारु रूपमा चलिरहेको छ । लघुवित्त विरुद्ध गतिविधिका कारण कर्जा असुलीमा बाधा श्रृजना गर्ने, कर्जा नतिर्ने कार्यको निरन्तरताका कारण असुलीलाई उचित व्यवस्थापन गर्न चुनौतिपूर्ण रहेको छ । हालको परिस्थितिमा मौज्दात र आमदानी बढाउने प्रयास भन्दा पनि संस्थालाई हालको परिस्थितिले दूरगामी असर नपरोस भन्नेमा व्यवस्थापन सजग छ । आउँदा दिनमा यस्ता समस्या कम हुदै जाने आशा गरिएको छ ।

ख) आगामी अवधिको व्यवस्थापकीय योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण:

यस लघुवित्त वित्तीय संस्थाले आगामी अवधिमा सदस्यलाई सन्तुष्टि तथा गुणस्तरिय कर्जा लगानीमा जोड दिई कर्जा विस्तार तथा सदस्यको क्षमता अभिवृद्धि गर्ने, कर्जा असुली सहज बनाउन वित्तीय साक्षरता तथा लघुउधम कार्यक्रम निरन्तर सञ्चालन गर्ने र स्थानिय निकाय तथा समाजका अगुवा सँग समन्वय गरी नियमित रूपमा सञ्चालनमा नरहेको केन्द्रहरु संचालन गर्न पहल गर्ने, संघर्ष समितिमा लागेका ग्राहक सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी निजहरुलाई संस्था प्रतिको विश्वास तथा आत्मीयता बढाई कर्जा असुली तथा कर्जा वृद्धिमा जोड दिने योजना रहेको छ ।

ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण:

देशमा आर्थिक मन्दी र गाउँ गाउँमा विभिन्न समुहहरुबाट लघुवित्त विरुद्ध चलाई रहेको अभियानबाट संस्थाको कारोवार तथा नाफामा परेको असरलाई मध्यनजर गरी संस्थाले आफ्ना कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्धि गरी ग्राहक सदस्यहरुलाई संस्था प्रति सकारात्मक बनाउने खालका कार्यक्रमहरु संचालन गर्दै गुणस्तरिय कर्जा लगानी गरी संस्थाको अवस्था र नाफा बढाउने रणनीति लिएको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण:

क) यस त्रैमासिक अवधिमा यस वित्तीय संस्थाले वा संस्था उपर कुनै किसिमको मुद्दा दायर भएको छैन ।

ख) संगठित संस्थाको कुनै सञ्चालक उपर फौज्दारी मुद्दा चलेको छैन ।

ग) संगठित संस्थाको कुनै सञ्चालक उपर मुद्दा चलेको छैन ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण:

क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा :

ख) त्रैमासिक अवधिको शेयर अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोवार भएको कुल दिन तथा कारोवारको संख्या ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोवार दिन	कारोवार संख्या	कारोवार सेयर कित्ता
रु.२९०७/-	रु.१९९०/-	रु.२१५३।९८/-	५५	४,९३७	१,८३,९४७

५. समस्या तथा चुनौती:

क) भाखा नाघेको कर्जामा बृद्धि,ब्याज असुली र निष्कृय कर्जा बृद्धि भएको ।

ख) एउटै सदस्यलाई कर्जाको भार भई कर्जा असुलीमा समस्या भएको ।

ग) आर्थिक मन्दीको कारण ग्राहकको कृषि,व्यपार व्यवसाय र रोजगारीमा परेको प्रत्यक्ष प्रभाव ।

घ) लघुवित्त वित्तीय संस्थाहरु बीच नै अस्वस्थय प्रतिस्पर्धा भईरहेको ।

ङ) लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितीका कारण नियमित केन्द्र संचालनमा समस्या उत्पन्न भएकोले कर्जा असुलीमा चुनौती हुनु ।

च) धितो र विना धितो कर्जाको सीमा एकनास भएकोले कर्जा लगानीमा समस्या भईरहेको ।

६. संस्थागत सुशासन:

यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायत निर्देशनहरु पालना गर्नुका साथै प्रचलित ऐनहरु, कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंक ऐन, २०५८, धितोपत्र ऐन २०६३ तथा आयकर ऐन, २०५८ को पालना गरेको छ । संस्थाले नियमित रूपमा सम्बन्धित निकायमा प्रतिवेदन पेश गरेको छ । संस्थाको प्रबन्धपत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासनिक विनियमावली, कर्जा अपलेखन नीति, सूचना प्रविधि नीति, कर्जा तथा बचत निर्देशिका, आन्तरिक लेखापरिक्षण निर्देशिका तयार गरि कार्यान्वयनमा ल्याईएको छ । संस्थाले आफ्नो कारोवार चुस्त दुरुस्त, छिटो छरितो, पारदर्शी तथा आन्तरिक व्यवस्थापन तथा जोखिम व्यवस्थापनको कार्य प्रभावकारी बनाउन संचालक समिति तथा व्यवस्थापन तहमा लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति, सम्पत्ति शुद्धिकरण अनुगमन समिति गठन गरि कार्यान्वयनमा ल्याईएको छ ।

७. सत्य तथ्य सम्बन्धी कार्यकारी प्रमुखको उद्घोषणा:

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य तथ्य र पूर्ण छन एवम लगानीकर्ताहरुलाई सुसूचित गर्ने तथा निर्णय लिन आवश्यक कुनै विवरण सूचना तथा जानकारीहरु लुकाईएको छैन ।